

## Possible समुदाय सल्लाहकार समिति को संक्षेप

### उद्देश्य:

समुदाय सल्लाहकार समिति (यसपछि 'सी.ए.बि.' भनिन्छ) Possible को कार्यक्रम र अनुसन्धानको सम्भाव्यता र यसको समुदायमा उपयोगिताको बारेमा सल्लाहा र महत्वपूर्ण प्रतिक्रिया प्रधान गर्न जिम्मेवार हुनेछ। यहा समुदाय भन्नाले हाम्रो कार्य क्षेत्रमा बसोबास गर्ने सबै मानिसलाई जनाउछ । सी.ए.बिले समुदायले पहिचान गरेको समस्याको समाधान गर्ने कार्यक्रमको विकास गर्न मार्गदर्शकको काम गर्ने छ ।

### पृष्ठभूमि:

Possible को कार्यान्वयन अनुसन्धान कार्यक्रमको लक्ष्य भनेको नयाँ र कार्यान्वयन गर्न सकिने कार्यक्रमहरु को परीक्षण गर्नु हो जसले ग्रामीण समुदायको स्वास्थ्य सेवा प्रणालीको विकास गर्दछ र यो लक्ष्य प्राप्त गर्न को लागि कार्यक्रम बनाउदा हाम्रो बिरामी र समुदायको आवश्यकता अनुसार बनाउनु पर्छ र समुदायमा स्वीकार्य र सम्भाव्य हुनु पर्छ । स्रोत-सीमित हुदा अनुसन्धानले हानी वृद्धि हुन पनि सक्छ । अनुसन्धानको सबै पक्षहरुमा सामुदायलाई संलग्न गराउदा समुदायको आवश्यकताको प्राथमिकता थाहा पाउन र हानि कम गर्न सजिलो हुन्छ । 'सी.ए.बिले समुदायका विभिन्न क्षेत्रका अग्रज र सरोकारवालाहरु जस्तै स्वास्थ्य, शिक्षा, सामाजिक सेवा, व्यापार र अन्य समूहहरुलाई सँगै ल्याउन सहयोग गर्नेछ । 'सी.ए.बिले कार्यान्वयन अनुसन्धान टिमलाई अनुसन्धानको जोखिम र फाइदाको मूल्यांकन गर्न, प्राथमिकता पहिचान गर्न र अनुसन्धानमा आवश्यक पर्ने स्रोतसाधन सम्बन्धि सल्लाह प्रदान गर्ने छ ।

सी.ए.बि ले अनुसन्धानमा समुदायको संलग्नता र समर्थनको लागि अग्रणी र सहयोगी भूमिका निर्बाह गर्ने छ । सी.ए.बि ले समुदायको सबै भन्दा आवश्यक समस्याको समाधान गर्नको लाई Possible लाई कार्यक्रमको विकास र कार्यान्वयन गर्न सहयोग गर्ने छ ।

### स्वरूप अवलोकन:

- सी.ए.बिको सहमतिमा निर्धारण गरेको ठाउमा त्रैमासिक सभाहरूको आयोजना गरिने छ ।

- सी.ए.बिको सदस्यहरूले २ वर्षको अवधिको लागि प्रतिबद्ध हुनु पर्ने छ। (विवरणको लागि चार्टर हेर्नु होला)

- बैठकमा समुदाय सल्लाहकार समिति सदस्य र निम्न सदस्यहरू सहभागी हुने छन्:

1. Possible अनुसन्धान निर्देशक
2. Possible सामुदायिक स्वास्थ्य निर्देशक
3. Possible कार्यान्वयन अनुसन्धान टोलीको सदस्यहरू
4. सामुदायिक स्वास्थ्य कार्यकर्ता नेता - १ (हरेक बैठकमा परिवर्तन हुने)
5. अन्य आमन्त्रित सदस्यहरू (सी.ए.बिको सहमतिमा)